



महाभारत गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
 देविटार, काश्म्रेपलाञ्चोक
 ३ नंबर प्रदेश, नेपाल
महाभारत गाउँपालिकाको नागरिक वडापत्र



क्र.सं.	प्रदान गरिने सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरु	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने प्रक्रिया	सेवा प्रदान गर्ने अधिकारी	लाग्ने दस्तुर	लाग्ने समय	कैफियत
१.	योजना सम्झौता गर्ने	<ul style="list-style-type: none"> गाउँ सभाबाट उक्त आयोजना वार्षिक योजनामा परेको प्रमाण उपभोक्ता भेलाको निर्णयको प्रतिलिपि नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिका पदाधिकारीको नागरिकता सहितको वडा कार्यालयको सिफारिस स्वीकृत योजनाको लागत अनुमान 	<ul style="list-style-type: none"> निवेदन सिफारिस तोक लगाउने, दर्ता गर्ने रितपुर्वक देखिएमा सम्बन्धित कर्मचारीले सम्झौता गर्ने। 	प्रमुख प्रशासकीय अधिकृत वा योजना शाखा प्रमुख	निशुल्क	सोही दिन,	वडा कार्यालयले सिफारिस दस्तुर लिन सक्ने
२.	वैंक खाता खोल्ने /बन्द गर्ने सिफारिस	<ul style="list-style-type: none"> उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटोसहितको नमुना दस्तखत कार्ड निवेदन योजना सम्झौता 	<ul style="list-style-type: none"> निवेदन, सिफारिस तोक लगाउने, दर्ता गर्ने रितपुर्वक देखिएमा सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने। 	प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख	निशुल्क	सोही दिन	
३.	स्वीकृत योजनाको लागत अनुमान तयार गर्ने	<ul style="list-style-type: none"> योजना को विवरण, वार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यान्वयन तालिका 	<ul style="list-style-type: none"> ईन्जिनियर / सब ईन्जिनियरले स्थलगत भ्रमण, नापजाँच गरी लागत अनुमान उपलब्ध गराउने। 	योजना शाखा प्रमुख / ईन्जिनियर/सब ईन्जिनियर	निशुल्क	योजनाको दुरी अनुसार ३ देखि १० दिनसम्म	
४.	योजनाको अन्तिम मुल्यांकन	<ul style="list-style-type: none"> कार्य सम्पन्न प्रतिवेदन सार्वजनिक परिक्षण वडा कार्यालयको सम्पन्नताको सिफारिस उपभोक्ता समितिको भेलाको निर्णय अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि 	<ul style="list-style-type: none"> ईन्जिनियर/सब ईन्जिनियरको स्थलगत सर्वे, नापजाँच अनुगमन समितिको स्थलगत अनुगमन 	ईन्जिनियर/सब ईन्जिनियर	निशुल्क	योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिनसम्म	
५.	योजनाको जाँचपास, फरफारक र अन्तिम भुक्तानी	<ul style="list-style-type: none"> कार्यसम्पन्न प्रतिवेदन नापी किताब खर्चको विलभरपाई 	<ul style="list-style-type: none"> निवेदन / सिफारिस तोक लगाउने दर्ता गर्ने 	प्रमुख प्रशासकीय अधिकृत/ईन्जिनियर/सब ईन्जिनियर/ लेखापाल	निशुल्क	सोही दिन, सर्जिमिनको हकमा वढीमा ३ दिन।	



महाभारत गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
देविटार, काष्ठेपलाज्बोक
३ नंबर प्रदेश, नेपाल
महाभारत गाउँपालिकाको नागरिक वडापत्र



		<ul style="list-style-type: none"> ● उपभोक्ता समितिले आम भेलामा खचं सार्वजनिक गरेको प्रमाण ● फछ्यौटको निर्णयको प्रतिलिपि ● योजनाको कार्यान्वयन चरण तथा सम्पन्न भएपछिको फोटो ● वडा कार्यालयको सिफारिस ● सार्वजनिक परिक्षण प्रतिवेदन ● अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि 	<ul style="list-style-type: none"> ● आवश्यक जाँचवुभ र प्रक्रिया पुगेको भएमा जाँचपास गरी पेशकी फछ्यौट तथा अन्तिम अन्तिम भुक्तानी तथा फरफारक गरिदिने। 			
६.	विद्यालय खोल्ने तथा कक्षा थप सिफारिस	<ul style="list-style-type: none"> ● अनुसुची अनुसारको बमोजिमको निवेदन ● शैक्षिक गुटीको विधान वा प्रवन्धपत्र वा नियमावलीको प्रतिलिपि ● जग्गा धनी प्रमाणपुर्जा वा भाडामा लिने भए वहाल सम्झौता पत्र ● प्रस्तावित विद्यालयको नक्सा ● सम्बन्धित वडाको सिफारिस ● विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि ● शिक्षा ऐन तथा नियमावली एवम् प्रचलित कानून बमोजिम आवश्यक कागजातहरू 	<ul style="list-style-type: none"> ● निवेदन तोक आदेश, ● दर्ता गर्ने, ● आवश्यक जाँचवुभ र अध्ययनपछि प्रभावकारी देखिएमा गाउँ कार्यपालिकाको निर्णयानुसार सिफारिस गर्ने। 	गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/शिक्षा शाखा प्रमुख/गाउँ कार्यपालिका		सोही दिन, वैठकवाट निर्णय गन्तुपने अवस्थामा ३ दिन देखि १५ दिन
७.	गैरसरकारी संस्था दर्ता	<ul style="list-style-type: none"> ● निवेदन ● संस्थाको विधान एक प्रति ● सम्बन्धित वडाको सिफारिस ● संस्थाका पदाधिकारीहरूको ना.प्र.को प्रतिलिपि ● समावेशी तवरले गठन भएको कार्यसमिति गठन निर्णयको प्रतिलिपि 	<ul style="list-style-type: none"> ● निवेदन तोक आदेश, ● दर्ता गर्ने, ● आवश्यक जाँचवुभ र अध्ययनपछि प्रक्रिया पुगेको देखिएमा अभिलेख राखी दर्ता गर्ने। 	प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख	गाउँ सभाबाट तोकिएबमोजिम	सोही दिन, सर्जमिनको हकमा वढीमा ३ दिन।



महाभारत गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
देविटार, काष्ठेपलाज्बोक
३ नंबर प्रदेश, नेपाल
महाभारत गाउँपालिकाको नागरिक वडापत्र



८.	गैरसरकारी संस्था नवीकरण सिफारिस	<ul style="list-style-type: none"> ● निवेदन ● संस्थाको प्रगति विवरण ● लेखापरिक्षण प्रतिवेदन ● कर चुक्ता प्रमाणपत्र 	<ul style="list-style-type: none"> ● निवेदन तोक आदेश, ● दर्ता गर्ने, ● आवश्यक जाँचवुभ र अध्ययनपछि प्रक्रिया पुरोको देखिएमा अभिलेख राखी दर्ता गर्ने । 	प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख		सोही दिन, सर्जिमिनको हकमा वढीमा ३ दिन ।	
९.	गाउँ कार्यपालिकावाट दिनुपर्ने व्यक्तिगत सिफारिस	<ul style="list-style-type: none"> ● निवेदन ● सम्बन्धित वडाको सिफारिस ● नागरिकता र आवश्यकताअनुसार अन्य कागजात 	<ul style="list-style-type: none"> ● निवेदन तोक आदेश, ● दर्ता गर्ने, ● आवश्यकता अनुसार सम्बन्धित कर्मचारीले सिफारिस उपलब्ध गराउने । 	गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख		सोही दिन, सर्जिमिनको हकमा वढीमा ३ दिन ।	
१०.	प्राकृतिक प्रकोप राहत सहायता	<ul style="list-style-type: none"> ● निवेदन ● प्रहरी मुचुल्का ● वडाको सिफारिस ● गाउँ कार्यपालिकाको निर्णय तथा अन्य कागजातहरु 	<ul style="list-style-type: none"> ● निवेदन तोक आदेश गर्ने ● दर्ता गर्ने ● निर्णय भई तोके अनुसारको सहायता उपलब्ध गराउने । 	प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख/गाउँ कार्यपालिका	निशुल्क	सोही दिन, बैठकवाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन	
१४.	घटना दर्ता विवरण सच्चाउने: जन्मदर्ता संशोधन	<p>क)जन्म सिति सच्चाउने</p> <ul style="list-style-type: none"> ● राष्ट्रिय परिक्षा बोर्डको लब्धांकपत्र र विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपि वा ● अस्पतालमा जन्मेको भए अस्पतालले दिएको जन्म प्रमाणपत्र वा ● नावालक परिचयपत्र वा ● नागरिकताको प्रमाणपत्र वा ● कुनै पनि प्रमाण खुल्ले कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहका प्रतिनिधिको रोहवरमा कम्तीमा ७ जना नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको सर्जिमीन मुचुल्का(मुचुल्काको साथमा सबै जनाको ना.प्र. प्रतिलिपी हुनुपर्ने) <p>ख)नाम सच्चाउने :</p>	<ul style="list-style-type: none"> ● सम्बन्धित वडाको स्थानीय पञ्जकाधिकारी समक्ष निवेदन सहित कागजात पेश गर्ने ● स्थानीय पञ्जकाधिकारीले गा.का.पा.कार्यालयमा संशोधनका लागि सिफारिस सहित अनुरोध गर्ने । ● गा.पा.मा निवेदन/पत्र दर्ता गर्ने ● तोकिएको कर्मचारीले सर्जिम मुचुल्का तयार गरी सिफारिस गर्ने ● सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृतको निर्देशन बमोजिम स्थानीय पञ्जकाधिकारीले विवरण 	प्रमुख प्रशासकीयक अधिकृत / तोकिएको अधिकृत		सोही दिन, सर्जिमिनको हकमा वढीमा १० दिन ।	



महाभारत गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
देविटर, काष्ठेपलाज्बोक
३ नंबर प्रदेश, नेपाल
महाभारत गाउँपालिकाको नागरिक वडापत्र



		<ul style="list-style-type: none"> ● वच्चाको नाम संशोधन गर्नुपरेमा बाबु र आमाको निवेदन तथा बाबु आमा र वच्चाको सम्बन्ध खुलेको कागजात वा प्रमाणपत्र ● नाम संशोधन गर्नुपर्ने व्यक्ति वालिग भएमा एस.ई.ई. लब्धांकपत्र, विद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु आमासंग नाता खुले आधिकारीक प्रमाण कागज ● बाबु आमाको वा वाजेको नाम संशोधन गर्नुपरेमा सो सम्बन्धी आवश्यक व्यहोरा खुले प्रमाणित कागजात वा एस.ई.ई वा सो भन्दा माथिको शैक्षिक योग्यताको कागजात ● स्थानीय तहका प्रतिनिधिको रोहवरमा कस्तीमा ७ जना नेपाली नागरिकले दुवै व्यक्ति एकै हो भनी ना.प्र. प्रतिलिपि सहित सहीछाप गरेको सर्जिमिन मुचुल्का 	<p style="color: red;">सच्याउने र सोको अभिलेख अद्यावधिक राख्ने।</p>			
१५.	मृत्युदर्ता प्रमाणपत्रमा संशोधन	<p>क) नाम संशोधन</p> <ul style="list-style-type: none"> ● बाबु बाजे वा पति/पत्नीको नाम संशोधन गर्नुपरेमा नाता खुले आधिकारीक प्रमाणपत्र जस्तै नागरिकता प्रमाणपत्र, जग्गाधनीप्रमाण पुर्जा आदि। ● नाम खुले कागजात नभएको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिको रोहवरमा ७ जना स्थानीय नेपाली नागरिकसहितको सर्जिमिन मुचुल्का(उनीहरुको ना.प्र. प्रतिलिपि सहित) <p>ख) मृत्यु मिति सच्याउनु परेमा</p> <ul style="list-style-type: none"> ● सच्याउनुपर्ने कारण र आधार सहितको निवेदन, अस्पतालमा मृत्यु भएको भए मृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारी निकायबाट मृत्यु मिति प्रमाणित गरिएको सिफारिस कागजात ● सो नभएमा स्थानीय तहका जनप्रतिनिधि सहित ७ जना स्थानीय नागरिकसहितको 	<ul style="list-style-type: none"> ● सम्बन्धित वडाको स्थानीय पञ्जकाधिकारी समक्ष निवेदन सहित कागजात पेश गर्ने ● स्थानीय पञ्जकाधिकारीले गा.का.पा.कार्यालयमा संशोधनका लागि सिफारिस सहित अनुरोध गर्ने। ● गा.पा.मा निवेदन/पत्र दर्ता गर्ने ● तोकिएको कर्मचारीले सर्जिमिन मुचुल्का तयार गरी सिफारिस गर्ने ● सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृतको निर्देशन बमोजिम स्थानीय पञ्जकाधिकारीले विवरण सच्याउने र सोको अभिलेख अद्यावधिक राख्ने। 	<p style="color: red;">प्रमुख प्रशासकीयक अधिकृत / तोकिएको अधिकृत</p>	२००	<p style="color: red;">सोही दिन, सर्जिमिनको हकमा वढीमा १० दिन।</p>



महाभारत गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
देविटार, काष्ठेपलाज्ब्राक
३ नंबर प्रदेश, नेपाल
महाभारत गाउँपालिकाको नागरिक वडापत्र



१६.	विवाह दर्ता प्रमाणपत्रमा संशोधन	<p>सर्जिमिन मुचुल्का(निजहरुको ना.प्र. प्रतिलिपि सहित)</p> <p>क)दुलाहा दुलहीको नाम संशोधन गर्नुपरेमा :</p> <ul style="list-style-type: none"> विवाहदर्ता प्रमाणपत्रमा भएको नाम र संशोधन गर्नुपर्ने नाम एकै व्यक्तिको हो भन्ने खुलेको आधिकारीक प्रमाण कागजात वा कस्तीमा ७ जना नेपाली नागरिक र स्थानीय प्रतिनिधि सहितको सर्जिमिन मुचुल्का र निजहरुको ना.प्र. प्रतिलिपि तथा सम्बन्धित वडा कार्यालयले उक्त संशोधन गर्न सिफारिस गरेको पत्र । दुलाहा दुलहीको बाबु,आमा वा बाजेको नाम संशोधन गर्न नाता खुल्ले आधिकारीक प्रमाण कागजात वा स्थानीय प्रतिनिधिको रोहवरमा ७ जना नेपाली नागरिकले गरेको सर्जिमिन मुचुलका र निजहरुको ना.प्र. प्रतिलिपि <p>ख)विवाह मिति सच्याउनु परेमा :</p> <ul style="list-style-type: none"> विवाह मिति सच्याउनुपर्ने कारण सहितको निवेदन, मिति फरक परेकोमा सच्याउनुपर्ने आधार तथा विवाह मिति उल्लेखित भएको स्थानीय प्रतिनिधि सहितको ७ जना स्थानीय नेपाली नागरिकको सर्जिमिन मुचुल्का 	<ul style="list-style-type: none"> सम्बन्धित वडाको स्थानीय पञ्जकाधिकारी समक्ष निवेदन सहित कागजात पेश गर्ने स्थानीय पञ्जकाधिकारीले गा.का.पा.कार्यालयमा संशोधनका लागि सिफारिस सहित अनुरोध गर्ने । गा.पा.मा निवेदन/पत्र दर्ता गर्ने तोकिएको कर्मचारीले सर्जिमिन मुचुल्का तयार गरी सिफारिस गर्ने सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृतको निर्देशन बमोजिम स्थानीय पञ्जकाधिकारीले विवरण सच्याउने र सोको अभिलेख अद्यावधिक राख्ने । 	<p>प्रमुख प्रशासकीयक अधिकृत / तोकिएको अधिकृत</p>	२००	<p>सोही दिन, सर्जिमिनको हकमा वढीमा १० दिन ।</p>
१७.	सम्बन्ध विच्छेद संशोधन	<ul style="list-style-type: none"> अदालतबाट भएको फैसलाको प्रमाणित प्रतिलिपि नाता, जन्म खुलेको ना.प्र. नाता प्रमाणित वा अन्य कागजात स्थायी ठेगानाको सम्बन्धमा ना.प्र.मा उल्लेख भएको ठेगाना वा बसाइसराई गरी आएको प्रमाणपत्र स्थानीय निकायका प्रतिनिधीसहित ७ जना नेपाली नागरिकको सर्जिमिन मुचुल्का र उनीहरुको ना.प्र. प्रतिलिपि । 	<ul style="list-style-type: none"> सम्बन्धित वडाको स्थानीय पञ्जकाधिकारी समक्ष निवेदन सहित कागजात पेश गर्ने स्थानीय पञ्जकाधिकारीले गा.का.पा.कार्यालयमा संशोधनका लागि सिफारिस सहित अनुरोध गर्ने । गा.पा.मा निवेदन/पत्र दर्ता गर्ने तोकिएको कर्मचारीले सर्जिमिन मुचुल्का तयार गरी सिफारिस 	<p>प्रमुख प्रशासकीयक अधिकृत / तोकिएको अधिकृत</p>	२००	<p>सोही दिन, सर्जिमिनको हकमा वढीमा १० दिन ।</p>



महाभारत गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
देविटार, काष्ठेपलाज्बोक
३ नंबर प्रदेश, नेपाल
महाभारत गाउँपालिकाको नागरिक वडापत्र



			<p style="text-align: center;">गर्ने</p> <ul style="list-style-type: none"> ● सिफारिस बमोजिम प्रमुख प्रशासकीय अधिकृतको निर्देशन बमोजिम स्थानीय पञ्जकाधिकारीले विवरण सच्चाउने र सोको अभिलेख अद्यावधिक राख्ने । 			
१८.	मिलापत्र गराउने, विवाद समाधान तथा अन्य न्यायिक कार्यसम्पादन	<ul style="list-style-type: none"> ● उजुरी वा मर्का परेको व्यहोरा सहितको निवेदन, ● ना.प्र.प्रतिलिपि 	<ul style="list-style-type: none"> ● निवेदन तोक आदेश गर्ने, ● दर्ता गर्ने ● उपाध्यक्षको संयोजकत्वमा रहेको न्यायिक समिति समक्ष उजुरी पेश गर्ने । ● उजुरी पेश भएपछि दुवै पक्ष (पीडित र पीडक) लाइ उपस्थित गराई बहस छलफल गराउने र आपसी समझदारीमा मिलापत्रको कागज गराउने र अभिलेख राख्ने । 	गा.पा. उपाध्यक्ष/ न्यायीक समितिका पदाधिकारी/सम्बन्धित कर्मचारी	गाउँसभाले तोकेबमोजिम	सोही दिन, सर्जिमिनको हकमा वढीमा ३ देखि १५ दिन ।
१९.	“घ” वर्गको निनिर्माण व्यवसायी इंजाजत पत्र जारीगर्ने	<ul style="list-style-type: none"> ● “घ” वर्गको निर्माण व्यवसायी इंजाजतपत्र सम्बन्धी कार्यविधिको अनुसुची १ बमोजिमको निवेदन, ● उद्योग विभागमा उद्योग/ फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, ● स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र, ● प्रोपाइटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ● प्राविधिक, लेखा र प्रशासनमा काम गर्ने कर्मचारीको विवरण, ● सम्बन्धित फर्मसँग भएको मेसिनरी 	<ul style="list-style-type: none"> ● निवेदनमा तोक आदेश गर्ने, ● दर्ता गर्ने, ● कागजात अध्ययन गरी आवश्यकता अनुसार अनुसन्धान, सर्जिमिन गरी सम्बन्धित अधिकारीले अभिलेख राख्न लगाई इंजाजतपत्र उपलब्ध गराउने । 	प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा		छानविन उपसमितिको सिफारिस प्राप्त भएपछि



महाभारत गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
देविटार, काष्ठेपलाज्बोक
३ नंबर प्रदेश, नेपाल
महाभारत गाउँपालिकाको नागरिक वडापत्र



		<ul style="list-style-type: none"> उपकरणको स्वामित्व र सोको विमा समेत भएको विवरण पुष्टि हुने कागजात, छानविन उपसमितिको सिफारिस उल्लेखित उपकरण ठीक दुरुस्त रहेको कुरा उल्लेखित नेपाल ईन्जिनियर्स एशोर्सियसनको सदस्यता प्राप्त मेकानिकल ईन्जिनियरको सिफारिस र दस्तर बुझाएको रसीद 				
२०.	“घ” वर्गको निर्माण व्यवसायी ईजाजतपत्र नवीकरण	<ul style="list-style-type: none"> निवेदन नवीकरण दस्तर बुझाएको रसीद, म्याद सकिएको भए कम्पनी /फर्म नवीकरण भएको प्रमाण 	<ul style="list-style-type: none"> निवेदन तोक लगाउने, दर्ता गर्ने सम्बन्धित कर्मचारीले अभिलेख राखी नवीकरण गरिरदिने। 	प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा		सोही दिन
२१.	प्रमाणित गरिएको कागजामा छाप लगाउने तथा कन्सुलर प्रमाणीकरण	<ul style="list-style-type: none"> कन्सुलर प्रमाणित गर्नुपर्ने सम्बन्धित कागजात सहितको निवेदन र सो कागजातको एक प्रतिलिपि 	<ul style="list-style-type: none"> निवेदन तोक आदेश गर्ने दर्ता गर्ने सम्बन्धित कर्मचारीले हस्ताक्षर गर्ने तथा छाप लगाउने। 	प्रमुख प्रशासकीय अधिकृत/ दर्ता चलानी शाखा		सोही दिन सर्जिमिनको हकमा बढीमा ३ दिन
२२.	सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अद्यावधिक गर्ने	<ul style="list-style-type: none"> वडा कार्यालयबाट प्रमाण सहित प्राप्त विवरण (ना.प्र., मृत्युदर्ता, वसाईसराइदर्ता प्रमाणपत्र आदि) 	<ul style="list-style-type: none"> पत्र वा निवेदन तोक आदेश गर्ने, दर्ता गर्ने, वडा कार्यालयबाट विवरण प्राप्त भएपछि सम्बन्धित कर्मचारीले विवरण अद्यावधिक गर्ने। 	प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा / सामाजिक विकास शाखा	निशुल्क	सोही दिन वा विशेष परिस्थितिमा ३ दिनसम्म
२३.	ज्येष्ठ नागरिक परिचयपत्र वितरण	<ul style="list-style-type: none"> निवेदन, नागरिकताको प्रतिलिपि सहित दुई प्रति पासपोर्ट साइजको फोटो 	<ul style="list-style-type: none"> निवेदन तोक आदेश गर्ने दर्ता गर्ने, सम्बन्धित कर्मचारीले नागरिकता अनुसार प्रमाणपत्र जारी गर्ने 	प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा	निशुल्क	सोही दिन
२४.	उल्लेखित वाहेक अन्य कार्य	<ul style="list-style-type: none"> प्रचलित कानुन वमोजिम आवश्यक निवेदन, कागजात तथा कामको प्रकृति अनुसार माग गर्न सकिने अन्य प्रमाण कागजात 	<ul style="list-style-type: none"> निवेदन तोक आदेश, दर्ता गर्ने, सम्बन्धित शाखाका कर्मचारीले तोकिएको प्रक्रिया पुरा गरी कार्यसम्पादन गरिरदिने। 	गा.पा. अध्यक्ष/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/सम्बन्धित शाखाका कर्मचारी	तोकिएवमोजिम	सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिन।



महाभारत गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
देविटार, काश्म्रेपलाञ्चोक
३ नंबर प्रदेश, नेपाल
महाभारत गाउँपालिकाको नागरिक वडापत्र

